

महिला भलिबल खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई नगद पुरस्कार सहित  
सम्मान-पत्र प्रदान गरिएको प्रतिवेदन

मिति २०७८ माघ २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा मिति २०७८/०९/०६ देखि ०९/१६ गते सम्म संचालन भएको बंगवन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप- २०२१ मा नेपालको तर्फबाट सहभागी नेपाली राष्ट्रिय महिला भलिबल टिमले प्रथम स्थान हासिल गरी राष्ट्रको गौरव वढाउन पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय महिला भलिबल टिमका १२ जना खेलाडीलाई जनही रु. ५ लाख, २ जना प्रशिक्षकलाई जनही रु. ३ लाख, १ जना अफिसियललाई रु. २ लाखका दरले नगद पुरस्कार वितरण तथा सम्मान गरियो । साथै कार्यक्रममा माल्दिभ्सको मालेमा संचालित साफ च्याम्पियनशीप-२०२१ मा नेपाली राष्ट्रिय फुटबल टिमलाई दोश्रो स्थानमा पुर्याउन सफल नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक Mr. Abdullah MFMS Almutairi र विश्व व्याडमिन्टन महासंघको पुरुष जुनियर एकल खेलाडीतर्फ विश्व वरियताको शीर्ष स्थानमा पुग्न सफल प्रिन्स दाहाललाई पनि सम्मान गरिएको थियो ।

सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूको प्रमुख आतिथ्यता तथा माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) ज्यूको अध्यक्षतामा संचालित यस कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी ज्यूले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचालन मन्त्रालयका सहसचिव डा. कमल प्रसाद पोखेल ज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रम व्यवस्थापनमा मन्त्रालयबाट उपसचिव शान्ति बहादुर वस्नेत, शाखा अधिकृत प्रमिला खरेल, कम्प्युटर अपरेटर श्रीकृष्ण खकुरेलको सहभागिता रहेको थियो ।

सम्माननीत हुने राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र अफिसियलहरुको नामावली यस प्रकारका छन् ।

१. अरुणा शाही - खेलाडी
२. मनिषा कुमारी चौधरी - खेलाडी
३. कामना विष्ट - खेलाडी
४. लक्ष्मी चन्द - खेलाडी
५. उषा भण्डारी - खेलाडी
६. प्रतिभा माली - खेलाडी
७. सलिना श्रेष्ठ - खेलाडी
८. सरस्वती चौधरी - खेलाडी
९. सुनिता खड्का - खेलाडी
१०. सफिया पुन - खेलाडी
११. क्रिपा अधिकारी - खेलाडी
१२. शान्ति कुमारी थारु - खेलाडी
१३. जगदिश प्रसाद भट्ट - प्रमुख प्रशिक्षक
१४. भरत यादव - प्रशिक्षक

१५. ज्योति के.सी - अफिसियल (टीम म्यानेजर)  
कार्यक्रमका केहि झलकहरु





प्रतिवेदक  
शाखा अधिकृत प्रमिला खरेल  
क.अ. श्रीकृष्ण खकुरेल